

# Deu

## Chapter 27

Nepali Interlinear

Reference: Nepali ERV

כָּל־	אֶת־	שָׁמַר	לְאֹמֵר	הָעָם	אֶת־	יִשְׂרָאֵל	וַזְּכֹר	מִוֶּשֶׁה	וַיֹּאמֶר	1
सबै	को	पालना-गर	भनेर	जनतालाई	लाई	इसाएलका	र-बुढापाकाहरूले	मोशाले	र-आज्ञा-दिए	
<a href="#">H3605</a>	<a href="#">H0853</a>	<a href="#">H8104</a>	<a href="#">H0559</a>		<a href="#">H0853</a>	<a href="#">H3478</a>	<a href="#">H2205</a>	<a href="#">H4872</a>	<a href="#">H6680</a>	
					הַיּוֹם:	אֶתְכֶם	מִצִּיּוֹן	אֲנֹכִי	אֲשֶׁר	הַמִּצִּיּוֹן
					आज	तिमीलाई	आज्ञा-दिन्छु	मैले	जुन	आज्ञा
					<a href="#">H3117</a>	<a href="#">H0853</a>	<a href="#">H6680</a>	<a href="#">H0595</a>		<a href="#">H4687</a>

मोशा र इसाएलका बुढा-प्रधानहरूले मानिसहरूसँग बात गरे। मोशाले भने, “आज मैले तिमीहरूलाई दिएका सबै आदेशहरू पालन गर।

וְהָיָה	בַּיּוֹם	אֲשֶׁר	תַּעֲבֹרוּ	אֶת־	הַיַּרְדֵּן	אֶל־	הָאָרֶץ	אֲשֶׁר־	יְהוָה	אֱלֹהֵינוּ	2
र-हुनेछ	दिनमा	जुन	पार-गर्नेछौ	को	यर्दन	त्यस	देशमा	जुन	परमप्रभु	तिम्रो-परमेश्वरले	
<a href="#">H1961</a>	<a href="#">H3117</a>	<a href="#">H0853</a>	<a href="#">H0853</a>	<a href="#">H0853</a>	<a href="#">H3383</a>	<a href="#">H0413</a>	<a href="#">H0776</a>	<a href="#">H3068</a>	<a href="#">H0430</a>	<a href="#">H0430</a>	
					לְ	הַקָּנֹת	אֲבֹנִים	גְּדִלוֹת	וְשָׂרָה	אַתֶּם	בְּשִׂיד:
					तिम्रो-लागि	र-खडा-गर्नेछौ	ढुङ्गाहरू	ठूला	र-लेप्रेछौ	तिनीहरूलाई	धुलोले
					<a href="#">H0068</a>	<a href="#">H7874</a>	<a href="#">H0853</a>	<a href="#">H7875</a>	<a href="#">H5414</a>		

तिमीहरू चाँडै परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नु भएको भूमि पुग्न यर्दन नदी पार गर्नेछौ। त्यसदिन ठूला-ठूला ढुङ्गाहरू खडा गरेर त्यसलाई लिपी देऊ।

וְכִתְבֶתָּ	עֲלֵיהֶן	אֶת־	כָּל־	דְּבָרֵי	הַתּוֹרָה	הַזֹּאת	בְּעֵבְרָה	לְמַעַן	אֲשֶׁר־	תָּבֵא	3
र-लेख्नेछौ	तिनीहरूमाथि	को	सबै	वचनहरू	व्यवस्थाको	यो	पार-गर्दा	ताकि	जसरी	प्रवेश-गर्नेछौ	
<a href="#">H3789</a>	<a href="#">H0853</a>	<a href="#">H0853</a>	<a href="#">H3605</a>	<a href="#">H1697</a>	<a href="#">H8451</a>	<a href="#">H2063</a>	<a href="#">H4616</a>	<a href="#">H0935</a>			
					אֶל־	הָאָרֶץ	אֲשֶׁר־	יְהוָה	וְאֵלֵינוּ	נָתַן	לְ
					देशमा	त्यस	जुन	परमप्रभु	तिम्रो-परमेश्वरले	दिनुहुन्छ	तिमीलाई
					<a href="#">H0413</a>	<a href="#">H0776</a>	<a href="#">H3068</a>	<a href="#">H0430</a>	<a href="#">H5414</a>	<a href="#">H1706</a>	<a href="#">H2461</a>
					דְּבָרֵי	יְהוָה	אֲשֶׁר־	עֲלֵיהֶן	אֶת־	כָּל־	לְ
					प्रतिज्ञा-गर्नुभयो	परमप्रभु	परमेश्वर	तिम्रो-पिताहरूको	तिमीलाई	सबै	तिमीलाई
					<a href="#">H1696</a>	<a href="#">H3068</a>	<a href="#">H0430</a>	<a href="#">H0001</a>			

त्यसपछि यी सबै आज्ञाहरू र शिक्षाहरू लेख। यो काम तिमीहरूले जब यर्दन नदी पार गरेपछि गर्नु पर्छ। तब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नु भएको दूध र महले परिपूर्ण भएको भूमिमा प्रवेश गर्न सक्छौ। परमप्रभु तिमीहरूको पिता-पुर्खाहरूका परमेश्वरले त्यो भूमि तिमीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो।

וְהָיָה	בְּעֵבְרָתְכֶם	אֶת־	הַיַּרְדֵּן	תְּקִימוּ	אֶת־	הָאֲבֹנִים	הָאֵלֶּה	אֲשֶׁר	אֲנֹכִי	מִצִּיּוֹן	4
र-हुनेछ	पार-गर्दा	को	यर्दन	खडा-गर्नेछौ	को	ढुङ्गाहरू	यी	जुन	मैले	आज्ञा-दिन्छु	
<a href="#">H1961</a>	<a href="#">H0853</a>	<a href="#">H0853</a>	<a href="#">H3383</a>	<a href="#">H0853</a>	<a href="#">H0853</a>	<a href="#">H0068</a>	<a href="#">H0428</a>	<a href="#">H0595</a>	<a href="#">H6680</a>		
					אֶתְכֶם	הַיּוֹם	בְּתָר	עִבָּל	וְשָׂרָה	אַתֶּם	בְּשִׂיד:
					तिमीलाई	आज	एबाल-पहाडमा	एबाल	र-लेप्रेछौ	तिनीहरूलाई	धुलोले
					<a href="#">H0853</a>	<a href="#">H3117</a>	<a href="#">H2022</a>	<a href="#">H7874</a>	<a href="#">H0853</a>	<a href="#">H7875</a>	<a href="#">H0853</a>

“यर्दन नदी पार गरेपछि आज म तिमीहरूलाई जुन आज्ञा दिन्छु तिमीहरूले अवश्य पालन गर्नु पर्छ। एबाल डाँडामा तिनीहरूले ढुङ्गाहरू खडा गर्नु पर्छ र ती ढुङ्गाहरूलाई लिपेर छोप्नु पर्छ।

עֲלֵיהֶם	תְּנִיף	לֹא	אֲבָנִים	מִזְבֵּחַ	אֱלֹהֵינוּ	לִיהוָה	מִזְבֵּחַ	שָׁם	וּבְנִיתָ	5
तिमीहरूमाथि	चलाउनु	नचलाउनु	ढुङ्गाको	वेदी	तिम्रो-परमेश्वरको	परमप्रभुको	वेदी	त्यहाँ	र-बनाउनेछौ	
		<a href="#">H3808</a>	<a href="#">H0068</a>	<a href="#">H4196</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>	<a href="#">H4196</a>	<a href="#">H8033</a>	<a href="#">H1129</a>	

בְּרוֹל:  
फलाम  
[H1270](#)

केही ढुङ्गाहरू राखेर परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी निर्माण गर। तर ती ढुङ्गाहरू काट्न फलामको हतियार प्रयोग नगर।

עֹלֹת	עָלִיו	וְהַעֲלִיתָ	אֱלֹהֵינוּ	יְהוָה	מִזְבֵּחַ	אֶת	תְּבִנָּה	שָׁלוֹמוֹת	אֲבָנִים	6
होमबलिहरू	त्यसमाथि	र-चढाउनेछौ	तिम्रो-परमेश्वरको	परमप्रभु	वेदी	को	बनाउनेछौ	साबुतका	ढुङ्गाहरू	
		<a href="#">H5927</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>	<a href="#">H4196</a>	<a href="#">H0853</a>	<a href="#">H1129</a>	<a href="#">H8003</a>	<a href="#">H0068</a>	

אֱלֹהֵינוּ:  
तिम्रो-परमेश्वरको  
[H0430](#)

לִיהוָה  
परमप्रभुको  
[H3068](#)

परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी बनाउनका लागि तिमीहरूले काटेका ढुङ्गाहरू प्रयोग गर्नु हुँदैन। अनि तिमीहरू यसमाथि परमप्रभु तिमीहरूको परमेश्वरको निम्ति होमबलि चढाउनु पर्छ।

אֱלֹהֵינוּ:	יְהוָה	לְפָנָיו	וְשִׂמְחָתָ	שָׁם	וְאֶכְלָתָ	שָׁלוֹמוֹם	וּזְבַחְתָּ	7
तिम्रो-परमेश्वरको	परमप्रभु	अगाडि	र-आनन्दित-हुनेछौ	त्यहाँ	र-खानेछौ	शान्ति-बलिहरू	र-चढाउनेछौ	
<a href="#">H0430</a>	<a href="#">H3068</a>	<a href="#">H6440</a>	<a href="#">H8055</a>	<a href="#">H8033</a>	<a href="#">H0398</a>	<a href="#">H8002</a>	<a href="#">H2076</a>	

तिमीहरूले त्यहाँ मेलबलि चढाउनु पर्छ अनि परमप्रभु तिमीहरूका परमेश्वरअघि खाऊ अनि आनन्द मनाऊ।

ס	הַיָּטִב:	בָּאָר	הָאֵת	הַתּוֹרָה	דְּבָרָיו	כָּל־	אֶת	הָאֲבָנִים	עַל־	וְכִתְבֹתָ	8
—	राम्रोसँग	स्पष्ट-रूपमा	यो	व्यवस्थाको	वचनहरू	सबै	को	ढुङ्गाहरूमा	माथि	र-लेखनेछौ	
	<a href="#">H3190</a>	<a href="#">H0874</a>	<a href="#">H2063</a>	<a href="#">H8451</a>	<a href="#">H1697</a>	<a href="#">H3605</a>	<a href="#">H0853</a>	<a href="#">H0068</a>		<a href="#">H3789</a>	

तिमीहरूले खडा गरेको ढुङ्गाहरूमा तिमीहरूले व्यवस्थाका यी सबै कुराहरू लेख्नु पर्छ। स्पष्ट लेख जसले गर्दा ती सजिलै पढ्न सकियोस्।

יִשְׂרָאֵל	וְשָׁמַעַ	וְהַסְכֵּת	לְאַמֵּר	יִשְׂרָאֵל	כָּל־	אֵל	הַלְוִיִּם	וְהַכֹּהֲנִים	מֹשֶׁה	וַיְדַבֵּר	9
इसाएल	र-सुन	चुप-लाग	भनेर	इसाएललाई	सम्पूर्ण	सबै	लेवीय	र-लेवी-पुजारीहरूले	मोशाले	र-बोले	
<a href="#">H3478</a>	<a href="#">H8085</a>	<a href="#">H5535</a>	<a href="#">H0559</a>	<a href="#">H3478</a>	<a href="#">H3605</a>	<a href="#">H0413</a>	<a href="#">H3881</a>	<a href="#">H3548</a>	<a href="#">H4872</a>	<a href="#">H1696</a>	

אֱלֹהֵינוּ:  
तिम्रो-परमेश्वरको  
[H0430](#)

לִיהוָה  
परमप्रभुको  
[H3068](#)

לְעָם  
जनता

נְתִינָתָ  
भएका-छौ  
[H1961](#)

הַיּוֹם  
यो  
[H2088](#)

הַיּוֹם  
आज  
[H3117](#)

“मोशा र लेवीका पूजाहारीहरूले इसाएलीहरूलाई सम्बोधन गरे। मोशाले भने, “हे इसाएलीहरू हो, चुप लागेर सुन, आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका मानिसहरू भएका छौ।”

חֲלוֹו	וְאֶת־	מִצְוֹתָיו	אֶת־	וְעִשִּׂיתָ	אֱלֹהֵינוּ	יְהוָה	בְּקוֹל	וְשָׁמַעְתָּ	10
उहाँका-विधिहरू	र-को	उहाँका-आज्ञाहरू	को	र-गर्नेछौ	तिम्रो-परमेश्वरको	परमप्रभु	वचन	र-पालना-गर्नेछौ	
<a href="#">H2706</a>	<a href="#">H0853</a>	<a href="#">H4687</a>	<a href="#">H0853</a>		<a href="#">H0430</a>	<a href="#">H3068</a>		<a href="#">H8085</a>	

ס  
—

הַיּוֹם:  
आज  
[H3117](#)

מִצְוָתָיו  
आज्ञा-दिन्छु-तिमीलाई  
[H6680](#)

אֲנֹכִי  
मैले  
[H0595](#)

אֶשָׁר  
जुन

यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले जे गर्नु भन्नु भएको छ प्रत्येक काम गर। तिमीहरूले उहाँको आज्ञाहरू र नियमहरू अनुशरण अनि पालन गर्नु पर्छ जुन आज मैले तिमीहरूलाई आदेश दिएको छु।”

לְאַמֵּר:	הַיּוֹם	בֵּינֵם	הָעָם	אֶת־	מֹשֶׁה	וַיִּצְוֶה	11
भनेर	त्यही	त्यस-दिन	जनतालाई	लाई	मोशाले	र-आज्ञा-दिए	
<a href="#">H0559</a>	<a href="#">H1931</a>	<a href="#">H3117</a>		<a href="#">H0853</a>	<a href="#">H4872</a>	<a href="#">H6680</a>	

त्यही दिन मोशाले पनि मानिसहरूलाई यो भने,

הַיַּרְדֵּן	אֶת	בְּעֶבְרֵיכֶם	גְּרִימִים	הָר	עַל-	הָעָם	אֶת-	לְבָרְךָ	יַעֲמָדוּ	אֲלֶיהָ	12
यर्डन	को	पार-गर्दा	गरिजिममा	पहाड	माथि	जनतालाई	लाई	आशिष्-दिन	खडा-हुनेछन्	यी	
<a href="#">H3383</a>	<a href="#">H0853</a>		<a href="#">H1630</a>	<a href="#">H2022</a>			<a href="#">H0853</a>	<a href="#">H1288</a>	<a href="#">H5975</a>	<a href="#">H0428</a>	

וּבְנֵימִן:	וְיֹסֵף	וְיִשָּׁכָר	וְיַהֲוֵדָה	וְלֵוִי	שְׁמֵעוֹן
र-बिन्यामीन	र-यूसुफ	र-इस्साखार	र-यहूदा	र-लेवी	शिमीन
<a href="#">H1144</a>	<a href="#">H3130</a>	<a href="#">H3485</a>	<a href="#">H3063</a>	<a href="#">H3878</a>	<a href="#">H8095</a>

“तिमीहरू यर्डन नदी पार गरे पछि मानिसहरूलाई आशीर्वाद दिनको निम्ति शिमीन, लेवी, यहूदा, इस्साकार, युसूफ र बिन्यामीन कुल समूह गीरीज्जिम डाँडामा हुनेछन्।

דָּן	וּבְלוֹלַיִן	וְאַשֶׁר	גָּד	רְאוּבֵן	עִיבָל	בְּתָר	הַקְּלָלָה	עַל-	יַעֲמָדוּ	וְאֵלֶיהָ	13
दान	र-जबूलून	र-आशेर	गाद	रूबेन	एबाल	एबाल-पहाडमा	शरापको-लागि	माथि	खडा-हुनेछन्	र-यी	
<a href="#">H1835</a>	<a href="#">H2074</a>	<a href="#">H0836</a>	<a href="#">H1410</a>	<a href="#">H7205</a>		<a href="#">H2022</a>	<a href="#">H7045</a>		<a href="#">H5975</a>	<a href="#">H0428</a>	

וּנְפְתָלִי:  
र-नप्ताली  
[H5321](#)

अनि यी कुल समूह-रूबेन, गाद, आशेर जबूलून, दान र नप्ताली चाँहि सराप सुन्नु एबाल डाँडामा हुनेछन्।

וְעִנֹּו	הַלְוִיִּם	וְאַמְרָו	אֶל-	כָּל-	אִישׁ	יִשְׂרָאֵל	קוֹל	רָם:	ס	14
र-बोल्नेछन्	लेवीहरूले	र-भन्नेछन्	सबै	सम्पूर्ण	मानिस	इसाएलको	ठूलो-स्वरले	उच्च	—	
	<a href="#">H3881</a>	<a href="#">H0559</a>	<a href="#">H0413</a>	<a href="#">H3605</a>	<a href="#">H0376</a>	<a href="#">H3478</a>				

“लेवीहरूले उच्च स्वरमा सबै इसाएलीहरूलाई भन्ने छन्:

אַרְוֹר	הָאִישׁ	אַשֶׁר	יַעֲשֶׂה	פְּסֹל	וּמִסֹּכָה	תּוֹעֲבֹת	יְהוָה	מַעֲשֵׂה	15
शरापित-होस्	त्यो-मानिस	जसले	बनाउनेछ	मूर्ति	र-ढालिएको-मूर्ति	घृणित-कुरो	परमप्रभुको	हातको-कारिगरी	
<a href="#">H0779</a>	<a href="#">H0376</a>			<a href="#">H6459</a>		<a href="#">H8441</a>	<a href="#">H3068</a>	<a href="#">H4639</a>	

יְדִי	חַרָּשׁ	וְשָׂם	בְּסֹתָר	וְעָנּוּ	כָּל-	הָעָם	וְאַמְרָו	אַמֵּן:	ס
हातको	कारिगरको	र-राख्नेछ	लुकाई-ठाउँमा	र-बोल्नेछन्	सबै	जनताले	र-भन्नेछन्	आमेन	—
<a href="#">H3027</a>	<a href="#">H2796</a>				<a href="#">H3605</a>		<a href="#">H0559</a>	<a href="#">H0543</a>	

““कारिगरले झैं जसले खोपेर अथवा काटेर धातु अथवा केही अन्य चीजको मूर्ति बनाएर पूजा गर्न गुप्त स्थानमा राख्छ, त्यस मानिसलाई सराप लाग्छ। ती झूटा देवताहरू मूर्तिहरू मात्र हुन किनकि ती कुनै कारिगरले काठ, ढुङ्गा अथवा धातुबाट बनाएको हुन्। परमप्रभुले त्यस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ।” “तब सबै मानिसहरूले उत्तर दिनेछन् ‘आमेन!’

אַרְוֹר	מִקְלָה	אַבְיוֹ	וְאַמְנוֹ	וְאַמְרָו	כָּל-	הָעָם	אַמֵּן:	ס	16
शरापित-होस्	अपमान-गर्ने	आफ्नो-बुबालाई	र-आमालाई	र-भन्नेछ	सबै	जनताले	आमेन	—	
<a href="#">H0779</a>	<a href="#">H7034</a>	<a href="#">H0001</a>	<a href="#">H0517</a>	<a href="#">H0559</a>	<a href="#">H3605</a>		<a href="#">H0543</a>		

“लेवीहरूले भन्नेछन्, ‘त्यस मानिसलाई सराप लागोस् जसले आमा-बुबालाई अनादर अनि अपमान गर्छ।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’

אַרְוֹר	מִסִּיג	גְּבוּל	רַעְיוֹ	וְאַמְרָו	כָּל-	הָעָם	אַמֵּן:	ס	17
शरापित-होस्	सार्ने	सीमाना	आफ्नो-छिमेकीको	र-भन्नेछ	सबै	जनताले	आमेन	—	
<a href="#">H0779</a>	<a href="#">H5253</a>	<a href="#">H1366</a>	<a href="#">H7453</a>	<a href="#">H0559</a>	<a href="#">H3605</a>		<a href="#">H0543</a>		

“लेवीहरूले भन्नेछन्, ‘आफ्नो छिमेकीको साँध सीमान मिच्ने मानिसलाई सराप लागोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’

אַרְוֹר	מַשְׂנֵה	עֹר	בְּרִדְךָ	וְאַמְרָו	כָּל-	הָעָם	אַמֵּן:	ס	18
शरापित-होस्	भ्रममा-पार्ने	अन्धोलाई	बाटोमा	र-भन्नेछ	सबै	जनताले	आमेन	—	
<a href="#">H0779</a>	<a href="#">H7686</a>	<a href="#">H5787</a>	<a href="#">H1870</a>	<a href="#">H0559</a>	<a href="#">H3605</a>		<a href="#">H0543</a>		

“लेवीहरूले भन्नेछन्, ‘अन्धा मानिसलाई उल्टा बाटो देखाउने मानिसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’

אַרְוֹר	מַשְׂנֵה	מִשְׁפָּט	גֵּר-	יְתוּם	וְאַלְמָנָה	כָּל-	הָעָם	אַמֵּן:	ס	19
शरापित-होस्	बिगार्ने	न्याय	परदेशी	टुहुरा	र-विधवाको	सबै	जनताले	आमेन	—	
<a href="#">H0779</a>	<a href="#">H5186</a>	<a href="#">H4941</a>	<a href="#">H1616</a>	<a href="#">H3490</a>	<a href="#">H0490</a>	<a href="#">H3605</a>		<a href="#">H0543</a>		

“लेवीहरूले भन्नेछन्, ‘विदेशी, टुहुरा-टुहुरी र विधवाले पाउनु पर्ने न्याय नदिने मानिसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’

כָּל- सबै	וְאָמַר र-भन्नेछ	אָבִיו आफनी-बुबाको	כָּנָה ओछ्यान	וְלָהּ उघायो	כִּי किनभने	אָבִיו आफनी-बुबाको	אִשְׁתּוֹ पत्नी	עִם- सँगै	שָׁכַב सुले	אָרוֹר शरापित-होस्	20
<a href="#">H3605</a>	<a href="#">H0559</a>	<a href="#">H0001</a>	<a href="#">H3671</a>	<a href="#">H1540</a>		<a href="#">H0001</a>	<a href="#">H0802</a>		<a href="#">H7901</a>	<a href="#">H0779</a>	

ס  
—  
אָמֵן :  
आमेन  
הָעָם  
जनताले  
[H0543](#)

“लेवीहरूले भन्नेछन्, ‘आफनी सौतेनी आमासित सहवास गर्ने मानिसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’

ס —	אָמֵן : आमेन	הָעָם जनताले	כָּל- सबै	וְאָמַר र-भन्नेछ	בְּהִמָּה पशुसँग	כָּל- कुनै	עִם- सँगै	שָׁכַב सुले	אָרוֹר शरापित-होस्	21
	<a href="#">H0543</a>		<a href="#">H3605</a>	<a href="#">H0559</a>	<a href="#">H0929</a>	<a href="#">H3605</a>		<a href="#">H7901</a>	<a href="#">H0779</a>	

“लेवीहरूले भन्नेछन्, ‘कुनै प्रकारको पशुसित सम्भोग गर्ने मानिसलाई सराप लागोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’

וְאָמַר र-भन्नेछ	אָמוֹ आफनी-आमाकी	בַּת- छोरी	אוֹ वा	אָבִיו आफनी-बुबाकी	בַּת- छोरी	אֶחָיו आफनी-बहिनीसँग	עִם- सँगै	שָׁכַב सुले	אָרוֹר शरापित-होस्	22
<a href="#">H0559</a>	<a href="#">H0517</a>	<a href="#">H1323</a>		<a href="#">H0001</a>	<a href="#">H1323</a>	<a href="#">H0269</a>		<a href="#">H7901</a>	<a href="#">H0779</a>	

ס  
—  
אָמֵן :  
आमेन  
הָעָם  
जनताले  
כָּל-  
सबै  
[H0543](#)  
[H3605](#)

“लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लागोस् जसले आफनी बहिनी अथवा सौतेनी बहिनीसित लैंगिक सम्पर्क राख्छ।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’

ס —	אָמֵן : आमेन	הָעָם जनताले	כָּל- सबै	וְאָמַר र-भन्नेछ	חֲתָנָיו आफनी-सासूसँग	עִם- सँगै	שָׁכַב सुले	אָרוֹר शरापित-होस्	23
	<a href="#">H0543</a>		<a href="#">H3605</a>	<a href="#">H0559</a>			<a href="#">H7901</a>	<a href="#">H0779</a>	

“लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लागोस् जसले सासूसित लैंगिक सम्पर्क राख्छ।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’

ס —	אָמֵן : आमेन	הָעָם जनताले	כָּל- सबै	וְאָמַר र-भन्नेछ	בְּסוֹתָם लुकाई-ठाउँमा	רָעָהוּ आफनी-छिमेकीलाई	מִכָּה हिर्काउने	אָרוֹר शरापित-होस्	24
	<a href="#">H0543</a>		<a href="#">H3605</a>	<a href="#">H0559</a>		<a href="#">H7453</a>	<a href="#">H5221</a>	<a href="#">H0779</a>	

“लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लाग्छ जसले आफ्नो छिमेकीलाई लुकेर हिर्काउँछ।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’

ס —	אָמֵן : आमेन	הָעָם जनताले	כָּל- सबै	וְאָמַר र-भन्नेछ	נִקְוָה निर्दोषको	דָּם रगत	נֶפֶשׁ प्राण	לְהַכּוֹת मार्न	שָׁחַד घूस	לְקַח लिने	אָרוֹר शरापित-होस्	25
	<a href="#">H0543</a>		<a href="#">H3605</a>	<a href="#">H0559</a>		<a href="#">H1818</a>	<a href="#">H5315</a>	<a href="#">H5221</a>	<a href="#">H7810</a>	<a href="#">H3947</a>	<a href="#">H0779</a>	

“लेवीहरूले भन्नेछन्, ‘जो मानिसले पैसा लिएर निर्दोष मानिसको हत्या गर्छ भने त्यसलाई सराप परोस्।’ “तब सबै मानिसले भन्नेछन्, ‘आमेन।’

אֹתָם तिनीहरूलाई	לְעֵשׂוֹת पालना-गर्न	הַאֵת यो	הַתּוֹרָה- व्यवस्थाको	הַדְּבָרִי वचनहरू	אֵת लाई	יָקִים स्थापना-गर्दैन	לֹא- पालना-गर्दैन	אֲשֶׁר जसले	אָרוֹר शरापित-होस्	26
<a href="#">H0853</a>		<a href="#">H2063</a>	<a href="#">H8451</a>	<a href="#">H1697</a>	<a href="#">H0853</a>		<a href="#">H3808</a>		<a href="#">H0779</a>	

פ  
—  
אָמֵן :  
आमेन  
הָעָם  
जनताले  
כָּל-  
सबै  
וְאָמַר  
र-भन्नेछ  
[H0543](#)  
[H3605](#)  
[H0559](#)

“लेवीहरूले भन्नेछन्, ‘जो मानिसले यस व्यवस्थालाई समर्थन गर्दैन र पालन गर्नु राजी हुदैन त्यसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’